

प्रेस विज्ञप्ति

सेप्टेम्बर 15, 2020

स्विडेनको नयाँ आविष्कारले विश्वव्यापी होटल उद्योगमा क्रान्ति ल्याएको छ

कुनै पनि होटलको लागि पहिलो प्राथमिकता भनेको यसका पाहुनाहरूको लागि राति राम्रोसँग निदाउने वातावरण प्रदान गर्ने कुरा हुनुपर्दछ । तथापि, यस सेवामा आरामदायिक होटल ओछ्यान हुने ग्यारेन्टी हुनुपर्दछ; एक त्यस्तो वाचा जुन अहिलेसम्म पूरा गर्न असम्भव छ किनभने सबै पाहुनाहरूको आफ्नै अलग-अलग प्राथमिकताहरू हुन्छन् । स्विडेनी कम्पनी युबेडले आफूले चाहेजस्तो सजिलो खालको ओछ्यान सहित नयाँ खालको खाट बजारमा ल्याएपछि त्यसमा अहिले परिवर्तन सम्भव भएको छ । स्विडिस ट्रेड एण्ड इन्भेष्ट काउन्सिल, बिजनेस स्वीडेनसँगको सहकार्यमा युबेडले, विश्वभरका होटल संगठनको लागि एउटा खाटमा-सबै- नयाँ खोज छ भन्ने कुरालाई मध्यनजर गर्दै अहिले विश्वव्यापी रूपमा आफ्नो परिचय बनाउँदैछ ।



स्विडेनी कम्पनी युबेडले एउटा रिमोट प्रयोग गरेर, एकदमै सजिलोसँग सुत्ने कुरामा सम्झौता नगरी एक उच्च-स्तरीय पकेट स्प्रिङयुक्त म्याट्रेसको अभाव हटाउन एउटा तरिका आविष्कार गरेको छ । यो एक-खाटमा-सबै-समाधान अवधारणा नौलो सुत्ने अवधारणामार्फत विश्वव्यापी रूपमा फैलिनेछ, जुन होटलहरूलाई अन्ततः हरेक पाहुनाले चाहेको आरामदायक होटल बेडको ग्यारेन्टी र राम्रोसँग राति सुत्ने सबैभन्दा राम्रा अवस्था जसरी पनि दिन सक्ने गरी होटल उद्योगको लागि गेम-चेन्जर हो भन्ने विश्वास गरिन्छ ।

- आफूले चाहे जसरी सुतेर आराम गर्ने भनेको मिसिड लिङ्क (दरार) हो जसले अन्ततः होटेलहरूलाई उनीहरूको पूर्ण क्षमतामा पुग्न अनुमति दिनेछ । हामी आशा गर्दछौं कि धेरैजनाले यसलाई आफ्नो होटेलले दिने सेवा र प्रतिस्पर्धात्मक वातावरण सुधार गर्ने सबैभन्दा राम्रो अवसरको रूपमा हेर्नेछन् ।

यदि हामीले आविष्कार गरेको सामाग्रीले होटेल उद्योगमा परिवर्तन सिर्जना गरेको खण्डमा, म आश्चर्यचकित हुने छैन र यो विकासलाई सम्भव भएसम्म सर्वोत्तम ढङ्गले सहायता गर्नु हामी सबैको दायित्व हो । त्यसैले गर्दा, हामी पनि सबैले आशा गरेको विश्वव्यापी मागलाई टेवा पुऱ्याउने पूर्वाधार र क्षमता सिर्जना गर्ने, राम्रोसँग सुत्ने अवधारणा प्रमाणित गर्दै वर्षौं बिताएका छौं, युबेडका प्रकाश र संस्थापक माटियास सोरेन्सन भन्छन् ।

युबेडमा सुत्ने अवधारणालाई अहिले बिजनेस स्वीडेन र अन्य सरकारी विभागहरूसँगको अनुपम समन्वयमा विश्वव्यापी रूपमा प्रस्तुत गरिँदैछ । विश्वका प्रत्येक बजारलाई सहयोग पुऱ्याउने क्षमतासहित- 44 वटा नयाँ युबेड कार्यालयहरूले- क्षेत्रीय होटेल समूहहरूसँग कुराकानी सुरु गरिसकेका छन् जसले विश्वभरका स्थानीय क्षेत्रहरूमा नेतृत्व गर्ने अपेक्षा गरिन्छ ।

- युबेडले सुरुमै हामीसँग हालै रहेको संरचनाहरू प्रयोग गर्ने निर्णय गर्‍यो, जुन अग्रणी कम्पनीहरूको विश्वव्यापी बजारमा पहुँच पुऱ्याउने छोटो बाटो हो । यस प्रक्रियामा हामी सुरुमै सम्मिलित भएकाले, हामी यस दीर्घकालीन व्यापारिक सम्बन्धको आधारमा हाम्रो संलग्नता बढाउन सक्दछौं । बिजनेस स्वीडेनका रणनीति तथा व्यावसाय विकास प्रमुख, कार्यकारी उपाध्यक्ष, फ्रेडरिक फेक्स भन्छन्, नयाँ स्वीडेनी बहुराष्ट्रिय कम्पनीको स्थापनामा र उनीहरूसँग भएको गेम-चेन्जिङ (परिवर्तनकारी) नयाँ खोजलाई टेवा पुऱ्याउने कुरामा हामी सहभागी हुन पाएकोमा हामी गर्व गर्दछौं ।

युबेड अहिले यूरोपमा रहेका सबै मुभिएनपिक होटलहरूका साथसाथै स्काण्डिनाभियन फर्स्ट होटल र स्क्याण्डिक होटलहरूमा उपलब्ध छन् । युबेडमा सुत्ने अवधारणा सुरुमा कर्पोरेट ब्राण्ड सुरुवातका लागि ती होटलहरूको समूहभित्रका हरेक होटलमा मात्र उपलब्ध रहेको छ । www.youbed.com

थप जानकारीको लागि, कृपया सम्पर्क गर्नुहोस्:

Mrs Anjali Bhola, सम्पर्क थिच्नुहोस्, YouBed India & ISC कार्यालय, IndiaISC@youbedglobal.com,
फोन: 000 8000502172 / +91 9899144337

युबेडका बारेमा

स्विडेनी कम्पनी युबेडले उच्च गुणस्तरको पकेट स्प्रिङ म्याट्रेसमा भएको असजिलोपना हटाउने नयाँ तरिका आविष्कार र पेटेण्ट गरेको छ । ओछ्यान र आरामदायक सुताइको उच्च स्तरमा सम्झौता नगरी हातको नियन्त्रणको मद्दतले मिलाउने काम छिटो र सजिलैसँग गरिन्छ । उचाइ, तौल, शरीरको आकार वा मनपर्ने सुताइको आसन जुनसुकै भए तापनि, तपाईं सबै प्रयोगकर्ताहरूलाई एकदमै धेरै सजिलोसँग सुत्न मिल्ने गरी आफैले विभिन्न भागहरू (काँध र कम्मरको भागमा) मिलाउन सक्नुहुन्छ । यसैको नतिजास्वरूप यो संसारको पहिलो चाहेअनुसार मिलाउन सकिने (पर्सनलाइज्ड) ओछ्यान हो जहाँ निन्द्रा र ओछ्यानले मुख्य भूमिका खेल्ने उद्योगहरूको क्षेत्रमा ठूलो अवसरको ढोका खोल्दछ र उद्योगमा मूल्य सिर्जना गर्दै आरामको ग्यारेन्टी पनि गर्दछ ।

स्विडिस ट्रेड एण्ड इन्भेष्ट काउन्सिल, बिजनेस स्वीडेनको बारेमा

**YOU
BED**



स्विडिस ट्रेड एण्ड इन्भेष्ट काउन्सिल, बिजनेस स्वीडेनले, स्विडेनी कम्पनीहरूलाई उनीहरूको आफ्नो विश्वव्यापी बिक्री र अन्तर्राष्ट्रिय कम्पनीहरूलाई स्विडेनमा लगानी बढाउन र विस्तार गर्न मद्दत गर्दछ । बिजनेस स्वीडेनले स्विडेनी कम्पनीहरूलाई बजारमा पुग्ने समय छोट्याएर र नयाँ आयका स्रोतहरू फेला पारेर र जोखिम घटाएर मद्दत गर्दछ । तिनले पूँजीमा लाभ बढाउने र निष्पक्ष रूपमा सहायता गर्ने अन्तर्राष्ट्रिय कम्पनीहरूलाई नयाँ व्यापारका अवसरहरू फेला पार्न मद्दत गर्दछन् । सबै तहहरूमा सञ्जालहरू भएकाले तिनले विश्वको 44 सबैभन्दा चाखलाग्दो बजारमा रणनीतिक सल्लाह र ठोस सहायता प्रदान गर्दछन् । बिजनेस स्वीडेन राज्य तथा व्यवसायिक समुदायको संयुक्त स्वामित्वमा रहेको छ ।

YOU
BED



कम्पनीको बारेमा

स्थापित:	2012
आमदानी/परिणाम:	विश्वव्यापी रूपमा नयाँ उत्पाउन बजारमा ल्याउनको लागि अवस्थामा सुधार ल्याउन अवधारणाको प्रमाण अवधि 2018 मा अन्त्य भएदेखि कुनै बिक्री नभएको ।
सञ्चालक समिति:	माटियास सोरेन्सन, प्रकाअ (CEO) तथा संस्थापक स्टेफान हायल्टेफेल्ड; प्रप्रअ (CTO) तथा संस्थापक लार्स ब्जोर्कलण्ड; IP प्रमुख र स्विडिस पेटेन्ट एजेन्सीका भूपू अध्यक्ष ओले बर्गस्ट्रोम: टेलियाको GPMO तथा कार्यसञ्चालन अधिकृत
कार्यालयहरूको संख्या:	44
कर्मचारी र संस्था:	करीब 250 (परामर्शदाता सहित), जसमध्ये 14 जना स्टकहोमको मुख्य कार्यालयमा र बाँकी 44 वटा क्षेत्रीय कार्यालयहरूमा विश्वभर फैलिएर रहेका ।
बजार:	विश्वव्यापी
स्वामित्वकर्ता (सेयरहोल्डर) हरूको संख्या:	109
चुक्ता पूँजी:	60 लाख EUR

नवीनता


- स्विडेनी कम्पनी युबेड (YouBed) ले अहिलेसम्मकै सबैभन्दा आरामदायी ढङ्गले सुत्ने सामान बनाउने क्रममा उच्च-गुणस्तरिय पकेट स्प्रिङ म्याट्रेसको लचिलोपना मिलाउने नयाँ तरिका पत्ता लगाएको र पेटेन्ट गरेको छ ।
- तपाईंलाई चाहिए जस्तै बनाउन सजिलैसँग पूरै म्याट्रेस वा विभिन्न भागहरू छुट्टाछुट्टै मिलाउन सक्नुहुनेछ । पूरै म्याट्रेस नियन्त्रण गर्ने रिमोट प्रयोग गरेर सजिलैसँग मिलाउन सकिन्छ ।
- जता पनि मिलाउन सकिने युबेड नयाँ फ्रेम-बेड प्रविधिमा आधारित रहेको छ, जसमा प्रयोगकर्ताको तौल र शरीरको आकारलाई अझै राम्रोसँग मिलाउने गरी सबै लम्बाइमा स्वतन्त्र रूपमा काम गर्नको लागि पकेट स्प्रिङको दुईवटा तहहरू राख्न मिल्छ ।
- खाटलाई एकदमै धेरै आरामदायी बनाउनको लागि म्याट्रेसलाई कडा र नरम बनाउँदै पकेट स्प्रिङ प्रणालीलाई रिमोटले सजिलैसँग खुम्च्याउने र फिँजाउने गराउन सकिन्छ । तपाईंको आफूले चाहे जस्तै गरी मिलाउन खाटका विभिन्न भागहरूलाई, काँध र कम्मरका विभिन्न भागहरूमा सजिलो हुने गरी राख्न सकिन्छ ।
- हाते नियन्त्रण (ह्याण्ड कन्ट्रोल) ले प्रत्येक प्रयोगकर्तालाई पछि प्रयोग गर्न उनीहरूले आफूले चाहेजस्तो आरामदायक प्रोफाइल उपलब्ध गराउँदै सधैं सटिक कडापनको संयोजन देखाउनेछ ।
- उचाइ, तौल, शरीरको आकार वा आफूलाई मनपर्ने सुत्ने तरिका जस्तोसुकै भए पनि, युबेडले प्रत्येक प्रयोगकर्ताको व्यक्तिगत आवश्यकताहरू पूरा गर्दछ ।



अवधारणाको प्रमाण

2,000 भन्दा बढी बिक्री गरिएको युबेडहरूका आधारमा, हामीले सामान्य स्थिर खाटको ठाउँमा आफूले चाहे अनुसारको युबेडको वास्तविक प्रभाव थाहा पाउन र मापन गर्न सक्षम भएका छौं। विभिन्न अध्ययनहरूबाट प्राप्त नतिजाहरूले पहिलो पटक उद्योगको मुख्य व्यवसायलाई व्यावसायीकरण गर्नुको प्रभाव देखाएको हुनाले यी नतिजा त्यतिधेरै आश्चर्यजनक नभए पनि अत्यन्तै सकारात्मक छन्।

- एउटा वृहत एनपीएस (NPS) अध्ययनले सधैं सुत्ने गरेको खाटका सट्टा युबेडमा सुत्दा (जहाँ सामान्यतया: 3-5% ले ग्राहकको सन्तुष्टि बढेर सफल भएको मानिन्छ), प्रवर्द्धकहरू(सबैभन्दा धेरै ग्राहक सन्तुष्टिको तह) को सङ्ख्या उल्लेखनीय रूपमा 14%¹ ले वृद्धि भएको देखाएको छ।
- ग्राहकको विश्वसनियतामा नाटकीय ढङ्गले वृद्धि भयो। 20% भन्दा कम अन्य कोठा श्रेणीको तुलनामा, युबेड भएको कोठामा सुत्ने 80% भन्दा बढी मानिसहरूले अर्को पटक आएको बेलामा पनि उही श्रेणीको कोठा छान्ने बताए।
- प्रीमियमको पैसा तिर्न तत्पर मानिसहरूको संख्या वृद्धि भयो र औसत कोठाको दर बिक्री भएको रातको 20 यूरोले² बढ्यो।
- नयाँ पाहुनाहरूलाई होटलमा आकर्षित गर्ने बलियो क्षमताको परिणामस्वरूप कोठा र होटलमा बस्ने मानिसहरूको सङ्ख्यामा वृद्धि भयो।
- युबेड लगानीको पैसा उठ्ने अवधि (पेब्याक पिरियड) 3 देखि 6 महिनाको बीचमा हुन्छ, यसको मतलब यो उत्पादन टिक्ने अवधि (8 वर्षपछि 16-32 पटक) मा प्रत्येक वर्ष 2 देखि 4 पटक लगानी असुली हुन्छ।
- प्रत्येक होटल समूहलाई खरीद गर्ने निर्णय लिनुभन्दा अगाडि प्रयोग गरेर हेर्न र यो अवधारणा र यसका प्रभावहरू मुल्याङ्कन गर्न आमन्त्रित गरिनेछ



¹ <https://www.loopon.com/blog/adjustable-beds-study>

² हाम्रो अवधारणाको प्रमाणका साझेदारहरूको विभिन्न आय र ग्राहक सन्तुष्टि अध्ययनबाट निकालिएका औसत: मुभएनपिक होटेल एण्ड रिसोर्ट्स, फर्स्ट होटेल्स एण्ड स्क्यान्डिक होटेल्स।